

# लोक सेवा आयोगका सूचनाहरु

## कैर्ड्रीय कार्यालय, अनामनगर

### सूचना तथा प्रकाशन शाखा

#### राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदहरुको लागि जेष्ठा र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढ़वाको सूचना

सूचना नं. ६३३/०७३-७४

निम्नलिखित पदहरु जेष्ठा र कार्यसम्पादन मूल्याङ्कनद्वारा पूर्ति गर्ने पर्ने भएको निजामती सेवा ऐन, २०४९ (संशोधन सहित) को दफा २४८१क बमोजिम सम्भाव्य उम्मेदवारहरुले लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लिखित विवरण खुलाई मिति २०७३/१०/४ गतेसम्ममा दरखास्त दिन सूचना गरिन्छ। दरखास्त दिने अन्तिम मितिमा सार्वजनिक विदा पर्ने गएमा सो को भोलिपल्ट वा कार्यालय खुलेको दिन दरखास्त बुझाउन सकिनेछ।

दरखास्त फाराम लोक सेवा आयोगको **Website: www.psc.gov.np** बाट डाउनलोड गर्न सकिनेछ। सम्बन्धित उम्मेदवारले एक प्रति दरखास्त फाराम स्पष्टसंग भरी दरखास्त दाखिला गर्ने अन्तिम मितिभित्र काठमाडौं उपत्यकाको हकमा दरखास्त व्यवस्थापन केन्द्र, अनामनगर र काठमाडौं उपत्यका बाहिरको हकमा आयोगका क्षेत्रीय निर्देशनालयहरु तथा अञ्चल कार्यालयहरुमा दरखास्त बुझाई सक्नु पर्नेछ। स्याद नाथी प्राप्त हुन आएको दरखास्त उपर कुनै कारबाही हुने छैन।

#### पुनरुत्थान:

- (क) निजामती सेवा ऐन, २०४९ को दफा २१ बमोजिम उम्मेदवार हुन त्यूनतम सेवा अवधि पुगेको हुनुपर्नेछ।
- (ख) निजामती सेवा ऐन, २०४९ को दफा २२ बमोजिम बढ़वाको लागि अयोग्य नभएको हुनुपर्नेछ।
- (ग) निजामती सेवा नियमावली, २०५० को नियम ८६, नियम ८८ बमोजिम योग्यता पूरा भएको हुनुपर्नेछ।
- (घ) बढ़वाको उम्मेदवार हुनका लागि सम्बन्धित सेवा, समूहसंग सम्बन्धित विषयमा कस्तीमा प्रमाणपत्र तह वा सो सरको शैक्षिक योग्यता भएको हुनुपर्नेछ।
- (उ) दरखास्त फाराम भर्दा निजामती किताबखानाबाट आफूले पाएको संकेत नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
- (च) समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गरेको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
- (छ) बढ़वा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सम्बन्धित सेवा, समूहसंग सम्बन्धित विषयमा एक महिना वा सोभन्दा बढीको सेवाकालीन तालिमको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
- (ज) दरखास्त फाराम भर्दा स्पष्ट खुलाउनु पर्ने विवरणहरु दरखास्त फारामको विभिन्न महलमा उल्लेख भए बमोजिम खुलाउनुपर्नेछ।
- (झ) दरखास्त दस्तुर प्रत्येक बढ़वा सूचनाको लागि रु. १०००/- (एक हजार) बुझाउनु पर्नेछ।

#### विवरण

क्र.सं.	बढ़वा सूचना नं.	सेवा, समूह र श्रेणी	पद संख्या
१.	२२१/०७३-७४	शाखा अधिकृत वा सो सरह, न्याय, न्याय, रा.प. तृतीय	११ (एघार)
२.	२२२/०७३-७४	शाखा अधिकृत वा सो सरह, न्याय, कानून, रा.प. तृतीय	५ (पाँच)
३.	२२३/०७३-७४	शाखा अधिकृत वा सो सरह, न्याय, सरकारी वकिल, रा.प. तृतीय	१६ (सोहा)
४.	२२४/०७३-७४	शाखा अधिकृत वा सो सरह, परराष्ट्र, रा.प. तृतीय	२ (दुई)
५.	२२५/०७३-७४	शाखा अधिकृत वा सो सरह, प्रशासन, सामाज्य प्रशासन, रा.प. तृतीय	१५ (पञ्चान्नब्ब)
६.	२२६/०७३-७४	लेखा अधिकृत, प्रशासन, लेखा, रा.प. तृतीय	३३ (तेतीस)
७.	२२७/०७३-७४	शाखा अधिकृत वा सो सरह, प्रशासन, राजस्व, रा.प. तृतीय	१३ (तेहा)
८.	२२८/०७३-७४	लेखापरीक्षण अधिकारी, लेखापरीक्षण, रा.प. तृतीय	४ (चार)

#### राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (आ.प्र., खुला तथा समावेशी) प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

सूचना नं. ६३४/०७३-७४

निम्न सेवा र समूहका राजपत्रांकित तृतीय श्रेणी, अप्राविधिक (खुला तथा समावेशी) पदहरुको संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक लिखित परीक्षाको लागि योग्यता पुगेको उम्मेदवारहरुबाट अनलाइन दरखास्त आत्वान गरिन्छ।

क्र.सं.	वि.नं.	क्रिसम/ समावेशी समूह	सि.नं.	सेवा	समूह	माग पद विवरण		जम्मा माग पद संख्या
						पुनरुत्थान विज्ञापन पद संख्या	पद संख्या	
१.	१६६८२/०७३-७४	आ.प्र.	क.	व्यवस्थापिका संसद	सा.प्र.	-	४ (चार)	४ (चार)
			क.	न्याय	न्याय	१७ (सत्र)	१४ (चौध)	३१ (एकतीस)
			ख.	न्याय	कानून	३ (तीन)	६ (छ)	९ (नौ)
			ग.	न्याय	सरकारी वकिल	१० (दश)	२० (वीस)	३० (तीस)
			घ.	परराष्ट्र	-	-	२ (दुई)	२ (दुई)
			ड.	प्रशासन	सा.प्र.		११ (एकमात्र एकवट्टम)	१२१ (एकसय एकवट्टम)
			च.	प्रशासन	लेखा	-	४३ (त्रिचालीस)	४३ (त्रिचालीस)
			छ.	प्रशासन	राजस्व	-	१७ (सत्र)	१७ (सत्र)
			ज.	लेखापरीक्षण	-	-	५ (पाँच)	५ (पाँच)
			झ.	व्यवस्थापिका संसद	सा.प्र.		१६ (सोहा)	१६ (सोहा)
२.	१६६८३/०७३-७४	खुला	जम्मा		३० (तीस)		२४४ (दुइसय चौबालीस)	
			क.	न्याय	न्याय	५ (पाँच)	४ (चार)	९ (नौ)
			ख.	न्याय	कानून	१ (एक)	२ (दुई)	३ (तीन)
			ग.	न्याय	सरकारी वकिल	२ (दुई)	५ (पाँच)	७ (सात)
			घ.	परराष्ट्र	-	-	१ (एक)	१ (एक)
			ड.	प्रशासन	सा.प्र.	-	३२ (वर्तीस)	३२ (वर्तीस)
			च.	प्रशासन	लेखा	-	११ (एघार)	११ (एघार)
			छ.	प्रशासन	राजस्व	-	४ (चार)	४ (चार)
			झ.	व्यवस्थापिका संसद	सा.प्र.	-	२ (दुई)	२ (दुई)
			जम्मा		६ (आठ)		५५ (पैसाली)	
३.	१६६८४/०७३-७४	महिला	क.	न्याय	न्याय	४ (चार)	४ (चार)	८ (आठ)
			ख.	न्याय	कानून	२ (दुई)	२ (दुई)	४ (चार)
			ग.	न्याय	सरकारी वकिल	१ (एक)	५ (पाँच)	६ (छ)
			घ.	परराष्ट्र	-	१ (एक)	-	१ (एक)
			ड.	प्रशासन	सा.प्र.	-	२७ (सत्ताइस)	२७ (सत्ताइस)
			च.	प्रशासन	लेखा	-	१० (दश)	१० (दश)
			छ.	प्रशासन	राजस्व	-	४ (चार)	४ (चार)
			झ.	व्यवस्थापिका संसद	सा.प्र.	-	२ (दुई)	२ (दुई)
			जम्मा		६ (आठ)		५८ (अन्ताउन)	
			जम्मा		६ (आठ)		६६ (ड्यैसष्टी)	
४.	१६६८५/०७३-७४	आदिवासी/ जनजाती	क.	न्याय	न्याय	४ (चार)	४ (चार)	८ (आठ)
			ख.	न्याय	कानून	२ (दुई)	२ (दुई)	४ (चार)
			ग.	न्याय	सरकारी वकिल	१ (एक)	५ (पाँच)	६ (छ)
			घ.	परराष्ट्र	-	१ (एक)	-	१ (एक)
			ड.	प्रशासन	सा.प्र.	-	२७ (सत्ताइस)	२७ (सत्ताइस)
			च.	प्रशासन	लेखा	-	१० (दश)	१० (दश)
			छ.	प्रशासन	राजस्व	-	४ (चार)	४ (चार)
			झ.	व्यवस्थापिका संसद	सा.प्र.	-	२ (दुई)	२ (दुई)
			जम्मा		६ (आठ)		५८ (अन्ताउन)	
			जम्मा		६ (आठ)		६६ (ड्यैसष्टी)	

४.	१६६८६/०७३-७४	मधेसी	क.	न्याय	न्याय	३ (तीन)	२ (दुई)	५ (पाँच)
			ख.	न्याय	कानून	२ (दुई)	१ (एक)	३ (तीन)
			ग.	न्याय	सरकारी वकिल	२ (दुई)	३ (तीन)	५ (पाँच)
			घ.	परराष्ट्र	-	-	१ (एक)	१ (एक)
			ङ.	प्रशासन	सा.प्र.	-	२२ (बाइस)	२२ (बाइस)
			च.	प्रशासन	लेखा	-	८ (आठ)	८ (आठ)
			छ.	प्रशासन	राजस्व	-	३ (तीन)	३ (तीन)
			ज.	लेखापरीक्षण	-	-	१ (एक)	१ (एक)
			झ.	व्यवस्थापिका संसद	सा.प्र.	-	३ (तीन)	३ (तीन)
जम्मा					७ (सात)	४४ (चौबालीस)	५१ (एकाउन्न)	
५.	१६६८७/०७३-७४	दलित	क.	न्याय	न्याय	१ (एक)	१ (एक)	२ (दुई)
			ख.	न्याय	सरकारी वकिल	-	१ (एक)	१ (एक)
			ग.	प्रशासन	सा.प्र.	-	१ (तीन)	१ (तीन)
			घ.	प्रशासन	लेखा	-	४ (चार)	४ (चार)
			ङ.	प्रशासन	राजस्व	-	१ (एक)	१ (एक)
			च.	लेखापरीक्षण	-	१ (एक)	-	१ (एक)
६.	१६६८८/०७३-७४	अपाह	क.	न्याय	न्याय	१ (एक)	१ (एक)	१ (एक)
			ख.	न्याय	कानून	१ (एक)	-	१ (एक)
			ग.	न्याय	सरकारी वकिल	-	१ (एक)	१ (एक)
			घ.	परराष्ट्र	-	१ (एक)	-	१ (एक)
			ङ.	प्रशासन	सा.प्र.	-	५ (पाँच)	५ (पाँच)
			च.	प्रशासन	लेखा	-	१ (एक)	१ (एक)
जम्मा					३ (तीन)	७ (सात)	१० (दश)	
७.	१६६८९/०७३-७४	पिछडिएको क्षेत्र	क.	न्याय	न्याय	-	१ (एक)	१ (एक)
			ख.	न्याय	कानून	-	१ (एक)	१ (एक)
			ग.	न्याय	सरकारी वकिल	-	१ (एक)	१ (एक)
			घ.	परराष्ट्र	-	-	१ (एक)	१ (एक)
			ङ.	प्रशासन	सा.प्र.	-	४ (चार)	४ (चार)
			च.	प्रशासन	लेखा	-	१ (एक)	१ (एक)
दरखास्तको क्रिसिम:-	परीक्षाको क्रिसिम:-	परीक्षा केन्द्र:-	क.	न्याय	न्याय	-	१ (एक)	१ (एक)
			ख.	न्याय	कानून	-	१ (एक)	१ (एक)
दरखास्तको माध्यम:-	दरखास्त दिने अन्तिम मिति:-	दरखास्त दस्तुर:-	ग.	न्याय	सरकारी वकिल	-	१ (एक)	१ (एक)
			घ.	परराष्ट्र	-	-	१ (एक)	१ (एक)
दरखास्त दस्तुर बुझाउने स्थान:-	दरखास्त दस्तुर बुझाउने स्थान:-	दरखास्त दस्तुर बुझाउने स्थान:-	ङ.	प्रशासन	सा.प्र.	-	४ (चार)	४ (चार)
			च.	प्रशासन	लेखा	-	१ (एक)	१ (एक)
दरखास्त दस्तुर बुझाउने अवधि :-	अन्तर्वार्ता अधिका परीक्षा कार्यक्रम र अन्तर्वार्ता हुने मिति:-	अन्तर्वार्ता हुनुपूर्व हुने सूचना प्रविधी सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुने मिति लिखित परीक्षाको नतिजा प्रकाशित हुदा सूचना गरिनेछ।	ज.	प्रशासन	सम्बन्धी	-	१ (एक)	१ (एक)
			झ.	व्यवस्थापिका संसद, प्रशासन, सामान्य प्रशासन (आ.प्र. को लागि)	सेवा, समूह सम्बन्धी	-	१ (एक)	१ (एक)
पदमा रही गर्नुपर्ने कामको विवरण:-	पदमा रही गर्नुपर्ने कामको विवरण:-	पदमा रही गर्नुपर्ने कामको विवरण:-	सेवा, समूह सम्बन्धी	प्रशासन	सेवा, समूह, उपसमूहको प्रशासन सञ्चालन गर्न तोकिएका सम्बन्धित मन्त्रालय।	-	१ (एक)	१ (एक)
			तलब:-	प्रचलित स्केल बमोजिम।	सेवा, समूह, उपसमूहको प्रशासन सञ्चालन गर्न तोकिएका सम्बन्धित मन्त्रालय।	-	१ (एक)	१ (एक)
सेवा सम्बन्धी मन्त्रालय:-	सेवा सम्बन्धी मन्त्रालय:-	सेवा सम्बन्धी मन्त्रालय:-	सेवा, समूह	उपसमूहको प्रशासन सञ्चालन गर्न तोकिएका सम्बन्धित मन्त्रालय।	सेवा, समूह, उपसमूहको प्रशासन सञ्चालन गर्न तोकिएका सम्बन्धित मन्त्रालय।	-	१ (एक)	१ (एक)
			संयुक्त र एकीकृत लिखित परीक्षा कार्यक्रम	विवरण	परीक्षा मिति	समय		
व्यवस्थापिका संसद, प्रशासन, सामान्य प्रशासन (आ.प्र. को लागि)	प्रथम पत्र	प्रथम पत्र		२०७३/१२/२४ गते	२०७३/१२/२५ गते	दिनको १:०० बजे		
		द्वितीय पत्र		२०७३/१२/२५ गते				
		प्रथम पत्र		२०७३/१०/२९ गते		दिनको २:०० बजे		
द्वितीय चरण : (प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवाहरुले आत्र द्वितीय चरणको परीक्षामा सम्मिलित हुन पाउनेछन्)	द्वितीय पत्र (सबै सेवा समूहको लागि)	शासन प्रणाली		२०७३/१२/२६ गते	दिनको १:०० बजे			
		समकालीन विषय		२०७३/१२/२७ गते	दिनको १:०० बजे			
		ऐच्छिक विषय		२०७३/१२/२८ गते	दिनको १:०० बजे			
		१) समसामयिक कानून तथा अभ्यास		२०७३/१२/२९ गते	दिनको १:०० बजे			
न्याय सेवाको लागि मात्र (थप पत्र)	परराष्ट्र सेवाको लागि मात्र (थप पत्र)	१) अंग्रेजी भाषा		२०७३/१२/३० गते	दिनको १:०० बजे			
		२) परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध		२०७३/१२/३१ गते	दिनको १:०० बजे			

लिखित, सूचना प्रविधी सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता ।

(क) प्रथम चरण : आयोगको क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु

(ख) द्वितीय चरण : आयोगको क्षेत्रीय निर्देशनालयहरु (प्रथम चरणमा आयोगको अञ्चल कार्यालयहरुमा केन्द्र भएका उम्मेदवाहरु सोही अञ्चल कार्यालयको सम्बन्धित क्षेत्रीय निर्देशनालयहरुबाट जारी भएको सूचना बमोजिम सहभागी हुनपर्नेछ)

विज्ञापित सबै पदहरुमा अनलाईन मार्फत मात्र दरखास्त बुझाउनु पर्नेछ । अनलाईन मार्फत दरखास्त पेश गर्न विधि/ तरिका सम्बन्धी विवरण तथा ध्यान दिनुपर्ने विषयहरु तल उल्लेख गरिएको छ ।

२०७३/१२/१९ र दोब्बर दस्तुर २०७३/१२/२६ सम्म ।

आ.प्र.को लागि रु. १००००- (एक हजार),

खुलाको लागि रु. १००००- (एक हजार) र प्रत्येक समावेशी समूहको लागि थप रु. ४०००- (चार सय) तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टाछुट्टू रु. ४०००- (चार सय) थप दस्तुर बुझाउनु पर्नेछ ।

काठमाडौं उपत्यकाको हकमा मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वर, दरखास्त व्यवस्थापन केन्द्र, अनामनगर र गोश्वारा हुलाक कार्यालय, सुन्धारा तथा काठमाडौं उपत्यका बाहिरको हकमा आयोगका क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु तथा आयोगका कार्यालय नभएका जिल्लाहरुको हकमा सम्बन्धित जिल्लास्थित क्षेत्रीय हुलाक निर्देशनालयहरु र जिल्ला हुलाक कार्यालयहरु ।

अनलाईन (Online) माध्यमबाट दरखास्त Submit गरिसकेपछि उम्मेदवारले प्राप्त गरेको Master ID सहित ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समय भित्र । (उक्त दिन सार्वजनिक विदा पन्ने गर्न आवश्यक नभएको जिल्लाहरुको हकमा सम्बन्धित अन्तर्वार्ता अन्तिम भित्र हुन पाउनेछ ।

अन्तर्वार्ता अधिका परीक्षा कार्यक्रम र अन्तर्वार्ता हुने मिति:- अन्तर्वार्ता हुनुपूर्व हुने सूचना प्रविधी सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुने मिति लिखित परीक्षाको नतिजा निर्देशनालयहरुले आत्र दरखास्त बुझाउने सम्भव नहीं ।

पदमा रही गर्नुपर्ने कामको विवरण:-

प्रचलित स्केल बमोजिम ।

सेवा, समूह, उपसमूहको प्रशासन सञ्चालन गर्न तोकिएका सम्बन्धित मन्त्रालय ।

## आवश्यक न्यूनतम योग्यता

### (क) आन्तरिक प्रतियोगितातारफ़

(१) व्यवस्थापिका संसद सेवा, सामान्य प्रशासन समूहका लागि : व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा २८ बमोजिम सोही सेवा, समूहमा बढुवा हुने पदभन्दा एक श्रेणी मूनिका पदमा कार्यरत रही पाँच वर्ष न्यूनतम सेवा अवधि पूरा गरेको र एक श्रेणी मूनिका पदका लागि तोकिएको शैक्षिक उपाधि हासिल गरेको । तर समावेशी समूहमा कार्यरत कर्मचारीहरूको हकमा सेवा अवधि एक वर्ष कम भएको भए पनि हुने ।

### (ख) खुला तथा समावेशी प्रतियोगितातारफ़

(१) नेपाल परराष्ट्र सेवा, व्यवस्थापिका संसद सेवा तथा नेपाल प्रशासन सेवा (राजस्व र सामान्य प्रशासन समूह) को लागि : मान्यता प्राप्त शिक्षण संस्थावाट स्नातक तह वा सो सरह उत्तीर्ण भएको ।

(२) नेपाल प्रशासन सेवा, लेखा समूहको लागि : मान्यता प्राप्त शिक्षण संस्थावाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातक तह वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई स्नातक तह वा सो सरह उत्तीर्ण भएको ।

(३) नेपाल न्याय सेवा (न्याय, कानून, सरकारी बिकल समूह) को लागि : मान्यता प्राप्त शिक्षण संस्थावाट कानूनमा स्नातक तह उत्तीर्ण भएको ।

(४) नेपाल लेखापरीक्षण सेवाको लागि : मान्यता प्राप्त शिक्षण संस्थावाट व्यापार प्रशासन वा वाणिज्य शास्त्र विषयमा स्नातक वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण भएको ।

**नोट :** ऐच्छिक विषय छनौट गर्दा उम्मेदवाराले देहायका विषयहरु मध्येवाट कुनै एउटा मात्र छान्नु पर्नेछ । ऐच्छिक विषय छनौट गर्दा विश्व विद्यालयमा सोही विषयमा अध्ययन गरेको हुनुपर्ने अनिवार्यता हुने छैन ।

तालिका नं. १ : लिखित परीक्षामा प्रश्नपत्रको माध्यम भाषा नेपाली र अंग्रेजी दुवै हुने ।

S. N.	विषय (Subject)	S. N.	विषय (Subject)	S. N.	विषय (Subject)	S. N.	विषय (Subject)
1	Account & Finance	2	Economics	3	Education	4	Law
5	Political Science	6	Population studies	7	Public Administration	8	Sociology & Anthropology

तालिका नं. २ : लिखित परीक्षामा प्रश्नपत्रको माध्यम भाषा अंग्रेजी मात्र हुने ।

S. N.	विषय (Subject)						
1	Agriculture	2	Botany	3	Engineering	4	Environmental science
5	Forestry	6	Health science	7	Microbiology	8	Physics
9	Zoology	10	Chemistry				

उल्लेखित ऐच्छिक विषयहरुको प्रश्न संख्या ५०, पूँछ ५० र परीक्षाको समय ४५ मिनेट हुनेछ ।

### द्रष्टव्यः

(क) दरखास्त दिने अन्तिम मिति सम्मान सेवा, समूह सम्बन्धी ऐन, नियम अनुसार उमेर पुगेको र उमेरको हद ननाघेको हुनु पर्नेछ । बहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।

(ख) निजामती सेवा ऐन, २०४९ को दफा १० तथा व्यवस्थापिका संसद सचिवालय ऐन, २०६४ को दफा २० बमोजिम अयोग्य नभएको हुनु पर्नेछ ।

(ग) अनुभवको अवधि आवश्यक पर्ने उम्मेदवारहरुको हकमा सम्बन्धित पदको लागि तोकिएको दरखास्त दिन पाउने अन्तिम मिति सम्मान स्नातक तह अवधि पूरा भएको हुनु पर्नेछ ।

(घ) दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, अनुभव अवधि र अन्य योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।

(ङ) अयोग्द्वारा तोकिएको म्यादलिंग दाखिल नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नवुभाएको दरखास्त स्वीकृत गरिने छैन ।

(च) लिखित परीक्षामा सहयोगी लेखक माग गर्ने उम्मेदवाराले परीक्षा शुरू हुनु भन्दा कम्तीमा ७ (सात) दिन अगावै आयोगको सम्बन्धित कार्यालयमा सम्पर्क राख्नु पर्नेछ । अन्यथा सहयोगी लेखक योग्यताको उपलब्ध गराउन आयोग वाध्य हुने छैन ।

(छ) लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवाराले अन्तर्वार्ता दिनभन्दा अगाडी शैक्षिक योग्यताको स्थायी प्रमाणपत्र, नागरिकता तथा समावेशीतरफ दरखास्त दिने उम्मेदवारको लागि पेश गर्नुपर्ने भनि उल्लेख गरिएका कागजातहरुको सक्कलका साथै नक्कल प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।

(ज) प्रत्येक सेवा अन्तर्गत एक समूह/उपसमूहको लागि खुला र समावेशी प्रतियोगिता (किसिम/समूह) का आधारमा लिईने परीक्षाहरु संयुक्त रूपमा एक पटक एकै सिटिड्वामा लिईनेछ ।

(झ) दरखास्त दिने अन्तिम मिति निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनुपर्ने र शैक्षिक योग्यता प्रदान गर्ने निकाय वा विश्वविद्यालयबाट प्राप्त हुने प्रमाणपत्र वा लब्धाइ विवरण (ट्रान्सक्रिप्ट) प्राप्त गरिसकेको हुनु पर्नेछ । विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरुले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको हुनुपर्दछ ।

(ञ) परीक्षार्थीले परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्ने अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।

(ट) पाठ्यक्रम आयोगको Website: [www.psc.gov.np](http://www.psc.gov.np) बाट प्राप्त गर्न सकिने छ ।

(ठ) दरखास्त दिने पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बन्धी विवरण अनलाइन फाराम भने क्रममा हेने सकिने छ ।

(ड) प्रथम चरण (First Phase) को लिखित परीक्षामा सम्मान समिलित गराइनेछ ।

(ढ) प्रथम चरणको परीक्षामा उम्मेदवारले प्राप्त गरेको सतप्रतिशत अङ्ग तथा द्वितीय चरणमा प्राप्त गरेको अङ्गसमेत जोडी कूल प्राप्ताइका आधारमा लिखित परीक्षाको नितिजाति प्रकाशन गरिनेछ ।

(ण) लिखित परीक्षा र अन्तिम परीक्षा (सीप परीक्षण, सामूहिक छलफल र अन्तर्वार्ता) को कूल योगको आधारमा अन्तिम परीक्षाफल प्रकाशन गरिनेछ ।

### समावेशी समूहतर्फ दरखास्त दिँदा उम्मेदवारहरुसँग हुनुपर्ने थप कागजातहरु

समावेशी समूहतर्फका विज्ञापनहरुमा दरखास्त दिन चाहने उम्मेदवारहरुले दरखास्त दिने समयमा देहाय अनुसारका कागजातहरु तयार गरी दरखास्त दिनु पर्दछ ।

लिखित परीक्षाको नितिजाति अन्तर्वार्ताका लागि छनौट भएपछि अन्तर्वार्ता दिन आउदा त्यस्ता कागजातहरुको सक्कल सहित आफैले प्रमाणित गरेको नक्कल समेत साथमा लिई आउनु पर्दछ । उल्लेखित कागजातहरु नभएमा जनसुकै समय दरखास्त रद्द हुन सकिनेछ ।

(क) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाति उत्यान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकमन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्र एकमन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख

(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा,

तर, राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जातिको हकमा भनी प्रमाणित गराएको कागजात ।

(ग) अपाइक्का हकमा स्थीकृत चिकित्सामा समाज कल्याण परिषदबाट अपाइक्का हकमा सम्बन्धित गरेको परिचयपत्र,

(घ) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजितको संस्थावाट मधेसी भनी प्रमाणित गरेको कागजात,

तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी

(ङ) पिछिड्डिएको क्षेत्रका हकमा निजामती सेवाका पदहरुका लागि निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (७) र व्यवस्थापिका संसद सचिवालय सम्बन्धी सेवाका पदहरुको लागि व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ दफा ७ को उपदफा (८) को स्पष्टिकरण खण्ड (९) मा उल्लेख भएका जिल्लामा स्थायी वसोवास उल्लेख गरी सम्बन्धित चिकित्सामा व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७ उपदफा (८) को स्पष्टिकरण खण्ड (१) मा उल्लेख भएको जिल्लामा विवाह गरी वा बसाइसराई गरी गएको भास्तुलाई विवाहको हकमा विवाह दर्ता प्रमाणित गराएको कागजात ।

(च) स्थायी वसोवास भएको जिल्ला बाहेक अन्यत्र जिल्लावाट नागरिकता लिएको भएमा सो गनुपर्नाको कागण उल्लेख भएको व्यहोरा विवाहको हकमा विवाह दर्ता प्रमाणित गराएको कागजात ।

(ज) व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७ को उपदफा (७) र व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७ उपदफा (८) को स्पष्टिकरण खण्ड (९) मा उल्लेख भएको जिल्लामा विवाह गरी वा बसाइसराई गरी गएको भास्तुलाई विवाहको हकमा विवाह दर्ता प्रमाणित गराएको कागजात ।

## Online मार्फत् दरखास्त पेश गर्ने विधि/तरिका सम्बन्धी विवरण तथा ध्यान दिनुपर्ने विषयहरु

### (क) User Profile/Master ID बनाइ सकेको उम्मेदवारको हकमा :

१. आयोगबाट विगतमा प्रकाशित विभिन्न पदहरूको विज्ञापनमा Online Applicationबाट दरखास्त दिइसकेका उम्मेदवारहरूले पुनः नयाँ User Profile/Master ID बनाइ राख्नु पर्ने छैन, सोही Profile को UserName र Password प्रयोग गरी विज्ञापनहरूमा Online Application फाराम पेश गर्न सकिनेछ।

### (ख) नयाँ User Profile/Master ID बनाउने उम्मेदवारको हकमा :

#### अ) दरखास्त फाराम भर्नभन्दा पहिले उम्मेदवारहरूलाई आवश्यक पर्ने कुराहरु

१. उम्मेदवारको दुवै कान देखिने Scanning गरेको वा Camera बाट खिचेको पासपोर्ट साइजको Digital फोटो (बढीमा 200 KB साइजको) तथा स्पष्ट रूपमा देखिने गरी Scanning गरेको वा Camera बाट खिचेको उम्मेदवारको दस्तखतको Digital कपी (बढीमा 100 KB साइजको) Upload गर्नु पर्दछ।
२. उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यता, तालिम, अनुभव लगायत अन्य विवरणहरु Online form भर्दा उल्लेख गर्नुपर्ने छ। साथै उम्मेदवारले न्यूनतम शैक्षिक योग्यता खुले प्रमाणपत्र र कार्य अनुभव आवश्यक पर्ने पदहरूको हकमा कार्य अनुभव प्रमाणित गरेको फाराम स्पष्ट देखिने गरी Scan गरेर Upload गर्नुपर्दछ। कार्य अनुभव आवश्यक नपर्ने पदहरूमा समावेशी समूहमा दरखास्त दिने उम्मेदवारहरूले सम्बन्धित निकायबाट जारी भएको समावेशीता सम्बन्धी कागजात Scan गरी सो स्थानमा Upload गर्नुपर्दछ।

**नोट :** कार्य अनुभव सम्बन्धी प्रमाणित गर्नुपर्ने फाराम Sign Up menu मा गई Download गर्न सकिनेछ।

#### आ) User Profile बनाउने तरिका

१. नयाँ User Profile/Master ID बनाउनु पर्ने उम्मेदवारहरूको हकमा आयोगको Website www.psc.gov.np मा रहेको Online Application मा Click गरेपछि प्राप्त हुने Screen मा देखिने Window को User Manual राप्तोसँग अध्ययन गरी Sign Up Menu मा Click गर्नुपर्नेछ।
२. उम्मेदवारले प्रारम्भिक दर्ता फाराममा उल्लेख भएका सम्पूर्ण विवरणहरु भर्नुपर्दछ। यसरी विवरणहरु भरिसकेपछिकारामको अन्त्यमा रहेको Save Button मा Click गर्नुपर्नेछ।
३. त्यसपछि उम्मेदवारको User Name र Password सहितको Message देखिनेछ। Message उम्मेदवारले उपलब्ध गराएको मोबाइल नम्बरमा समेत प्राप्त हुनेछ।
४. यसरी प्राप्त गरेको User Name र Password बाट नै उम्मेदवारले Sign In गर्नुपर्नेछ। पहिलोपल्ट Sign In गर्दा उम्मेदवारले आफ्ऊो Password परिवर्तन गर्ने Window देखा पर्नेछ। उम्मेदवारले आफ्ऊो अनुकूलको नयाँ Password राख्नु पर्नेछ। यसरी राखेको Password उम्मेदवारको मुख्य Password हुनेछ र प्रत्येक पटक Sign In गर्दा सोही User Name र Password प्रयोग गर्नु पर्नेछ।
५. आफ्ऊो व्यक्तिगत विवरणहरु ध्यान दिएर भर्नु पर्नेछ, एकपटक भरिसकेको यस्तो विवरणहरु पुनः आफैले परिवर्तन गर्न सकिने छैन।

#### (ग) Online बाट दरखास्त भरी Submit गर्ने तरिका

१. फाराम भर्नुपूर्व आयोगको Website मा रहेको “Online दरखास्त फाराम भर्दा ध्यान दिनुपर्ने कुरा र अपनाउनु पर्ने विधि” Download गरी ध्यानपूर्वक अध्ययन गर्नुहोला।
२. Online मार्फत दरखास्त फाराम भर्ने उम्मेदवारले माथिको खण्ड (ख) मा उल्लेख भएअनुसार Create गरेको आफ्ऊो User Name बाट Log In गरी आवश्यक थप विवरणहरु भर्दै जानु पर्दछ। प्रत्येक Window को अन्त्यमा रहेको Next Bottom मा Click गरी वैयक्तिक विवरण, सम्पर्क विवरण, शैक्षिक योग्यता, तालिम, अनुभव, फोटो लगायतका विवरणहरु क्रमैसँग भर्दै जानुपर्नेछ। भरिसकेका विवरणहरु सच्चाउनु परेमा Back Button मा Click गर्नु पर्नेछ।
३. उम्मेदवारले आफौनो विवरणहरु सत्य, तथ्य र प्रस्तुपत्रमा भर्नु पर्नेछ। भुटा विवरण पेश गरेको ठाराएमा जुनसुकै बखत दरखास्त रद्दहुनेछ। साथै प्रचलित कानून बमोजिम कारबाही समेत हुनेछ।
४. Upload को स्थानमा आफ्ऊो मुख्याकृति स्पष्ट देखिने हालसालै खिचेको पासपोर्ट साइजको (कम्तीमा 150 Pixel) फोटो र स्पष्ट देखिने दस्तखतको नमूना Scan गरी Upload गर्नुपर्नेछ। Upload गर्नुपर्ने Document को Filename English मा हुनुपर्नेछ (Unicode प्रयोग गर्नु हुन्दैन) र यस्ता Document हरूको Extension .JPEG मा हुनुपर्नेछ। Upload गर्नुपर्ने Document को Size 200KB भन्दा बढीको हुनु हुन्दैन।
५. फोटो र दस्तखत Upload गरिसकेपछि Next Button मा Click गरेर आफूले भरेका सम्पूर्ण व्यक्तिगत विवरणको Preview हेर्न सकिनेछ। केही विवरण छुट भएमा तथा विवरण सच्चाउनु पर्ने भएमा Back Button प्रयोग गरी सोही ठाउँमा गई सच्चाउन सकिनेछ।
६. उम्मेदवारले भरेका विवरणहरु Preview गरेपछि Submit Window मा गई View All Button मा Click गरी आयोगबाट प्रकाशन भएका विज्ञापनहरूको सूची हेर्न सकिनेछ।
७. आफूले दरखास्त दिन चाहेको सेवा, समूह, श्रेणी र पदको लागि आयोगबाट प्रकाशन भएका विज्ञापन कोड नम्बरमा Click गरी आफ्ऊो शैक्षिक योग्यताले मिल्ने पद छानौट गर्नुपर्नेछ।
८. छानौट गरेको विज्ञापन नम्बरमा Click गरेपछि आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी समूहको पदसंख्या सहितको सूची देखा पर्नेछ। देखिएको सूचीमध्ये आफूलाई मिल्ने आन्तरिक प्रतियोगिता, खुला/समावेशी जुन समूहमा दरखास्त दिन चाहेको हो सो समूहको सूचीमा रहेको Checkbox मा Click गरी Process Button मा Click गर्नुपर्नेछ। एउटै पदनाम भएको विज्ञापन अन्तर्गत आफूले दरखास्त दिन चाहेको आन्तरिक प्रतियोगिता, खुला र विभिन्न समावेशी समूहहरूको विज्ञापन नं. यकीन गरी एकपटक Check box मा Click गरी Process Buttonमा Click गर्नु पर्नेछ। एकपटक दरखास्त Submit भरिसकेपछि पुनः सोही विज्ञापन अन्तर्गतको अन्य समूहमा दरखास्त दिन नसकिने तथा अन्य समूहमा दिनु परेमा पहिले गरेको सम्पूर्ण प्रकृया खरेज गरी पुनः सबै प्रकृया दोहोराउनु पर्ने भएको हुँदा यस विषयमा विशेष ध्यान पूऱ्याउन पर्दछ।
९. Process गरिसकेपछि देखिने Window मा पाठ्यक्रमको ढाँचा र आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बन्धी जानकारी प्राप्त हुनेछ। उम्मेदवारले प्राप्त गरेको शैक्षिक योग्यता र दरखास्त दिने पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता मिल्ने पदमा मात्र दरखास्त दिनु पर्नेछ। शैक्षिक योग्यता नमिल्ने पदमा दरखास्त दिएमा दरखास्त रद्द हुनेछ।
१०. न्याय तथा परराष्ट्र सेवाका पदमा परीक्षा दिन चाहेने उम्मेदवारहरूले सम्बन्धित सेवा समेत अनिवार्य रूपले छनौट गर्नु पर्नेछ।
११. उम्मेदवारले ऐच्छिक विषय (चौथो पत्र) मध्येबाट आफूले दिन चाहेको एउटा विषय छनौट गर्नु पर्नेछ।
१२. उम्मेदवारले न्यूनतम शैक्षिक योग्यताको मूल विषय उल्लेख गर्नुपर्नेछ।
१३. उम्मेदवारले एक पटक छनौट गरिसकेको खुला/समावेशी समूह परिवर्तन हुने छैन। छनौट गर्ने बखत नै आफू विश्वस्त भई छनौट गर्नुपर्ने छ।
१४. विज्ञापन हुँदाका बखत आयोगद्वारा तोकिएको शर्तहरु अध्ययन गरी उम्मेदवारले मञ्जुर भएको छु भनी स्वयम् घोषणा गरेको। Agree to the Terms and Conditions of PSC Button मा Clickगर्नु पर्नेछ।
१५. यी सबै प्रक्रियाहरु पूरा भएपछि आफ्ऊो दरखास्त फाराम पेश गर्नका लागि उम्मेदवारले Submit Button मा Click गर्नु पर्नेछ।
१६. Submit गरिसकेपछि उम्मेदवारले आफ्ऊो Master ID सहितको दरखास्त फाराम बुझाएको भर्पाइ देखा पर्नेछ। सो भर्पाइलाई Print गरी सुरक्षित राख्नु पर्नेछ।
१७. एकभन्दा बढी विज्ञापनमा दरखास्त बुझाउने उम्मेदवारले पुनः Submit Window भित्रको View All Button मा Click गरी आवश्यक विज्ञापन छनौट गर्नु पर्नेछ।
१८. दरखास्त दिने अन्तिम समयमा धेरै उम्मेदवारहरूले हतारमा दरखास्त भर्ने गरेको हुँदा सो समयमा Server Busy हुन गाई दरखास्त Submit गर्न बाधा पर्न सक्ने भएकोले समयमा नै दरखास्त Submit गर्नु उपयुक्त हुन्छ।
१९. विज्ञापन नं. र परीक्षा केन्द्र एक पटक छनौट गरिसकेपछि पुनः संशोधन नहुने हुँदा विश्वस्त भई विज्ञापन नं. र परीक्षा केन्द्रहरु छनौट गर्नुपर्नेछ।

**(घ) परीक्षा दस्तुर बुझाउने तरिका**

१. उम्मेदवारले आफूले प्राप्त गरेको Master ID सहितको भर्पाई लिई आयोगको जुनसुकै कार्यालय (केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु र दरखास्त व्यवस्थापन केन्द्र) तथा गोश्वारा हुलाक कार्यालय, सुन्धारा, आयोगको कार्यालय नभएको जिल्लाहरुमा जिल्लास्थित क्षेत्रीय हुलाक निर्देशनालयहरु र जिल्ला हुलाक कार्यालयहरुमा कार्यालयद्वारा निर्धारित समयभित्र तोकिएको परीक्षा दस्तुर बुझाउनु पर्नेछ।
२. उम्मेदवारहरुले दोब्बर दस्तुर तिरी दरखास्त दिन पाइने अन्तिम मितिको भोलिपल्ट कार्यालय समय भित्र परीक्षा दस्तुर बुझाइसक्नु पर्नेछ। सो समय भन्दा पछि, परीक्षा दस्तुर बुझाउन पाइने छैन।

**(ङ) प्रवेश पत्र लिने तरिका**

१. दरखास्त फाराम स्वीकृत भई रोल नम्बर कायम भएपछि दरखास्त फाराम स्वीकृत भएको व्यहोरा उम्मेदवारले आफूले उपलब्ध गराएको मोबाइलमा SMS मार्फत् प्राप्त हुनेछ। तत्पश्चात रोल नम्बर सहितको प्रवेशपत्र जारी हुनेछ। यस्तो जानकारी प्राप्त भएपछि प्रवेश पत्रका लागि आफ्नो User Name र Password बाट Sign In गर्नु पर्नेछ।
२. Sing In गरेपछि दोर्खाएको Window भित्र Home Menu को E-Admit Card मा Click गरी आफूले फाराम भरेको विज्ञापनको प्रवेश पत्र हेर्न सकिनेछ। सोही प्रवेशपत्र Print गरी परीक्षा दिन आउंदा अनिवार्य रूपमा लिई आउनु पर्नेछ।

**(च) User Name र Password बिर्सिएमा :** उम्मेदवारले आफ्नो User Name र Password सुरक्षित साथ राख्नु पर्नेछ। तथापि यस्तो User Name र Password बिर्सिए पुऱः Reset गराउनु परेमा रु. ५०/- दस्तुर बुझाई आयोगको नजिकैको कार्यालयमा तोकिएको ढाँचामा निवडेन दिनपर्नेछ। Online दरखास्त सम्बन्धी विषयमा थप जानकारी आवश्यक परेमा आयोगको केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालय तथा अञ्चल कार्यालयहरु र दरखास्त व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न सकिनेछ। तर आयोगको कार्यालयहरुबाट Online Form भर्ने सुविधा उपलब्ध हुने छैन।

**आयोगका सबै क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु, दरखास्त व्यवस्थापन केन्द्रका साथै गोश्वारा हुलाक कार्यालय, सुन्धारा तथा आयोगको कार्यालयहरु नभएका जिल्लाहरुमा जिल्लास्थित क्षेत्रीय हुलाक निर्देशनालयहरु, जिल्ला हुलाक कार्यालयहरुलाई दरखास्त दस्तुर संकलन सम्बन्धमा विशेष सूचना**

**(क) गोश्वारा हुलाक कार्यालय, क्षेत्रीय हुलाक निर्देशनालयहरु र जिल्ला हुलाक कार्यालयहरुको हकमा :**

१. Master ID सहित दरखास्त शुल्क बुझाउन आउने उम्मेदवारहरुबाट रसिद सहित निर्धारित शुल्क लिई Master ID, उम्मेदवारको नाम, दरखास्त दिएको विज्ञापन नम्बर, पद, सेवा, समावेशी समूह र जम्मा शुल्क सहितको विवरण दैनिक रूपमा तयार गर्ने।
२. उल्लेखित दैनिक विवरण आयोगको सम्बन्धित क्षेत्रीय निर्देशनालय वा अञ्चल कार्यालय वा दरखास्त व्यवस्थापन केन्द्रमा लिखित रूपमा दैनिक छिटो माध्यमबाट Fax, e-mail मार्फत अनिवार्य रूपमा पठाउनु पर्नेछ।

**(ख) आयोगका क्षेत्रीय निर्देशनालय, अञ्चल कार्यालय र दरखास्त व्यवस्थापन केन्द्रको हकमा :**

१. सम्बन्धित जिल्ला हुलाक कार्यालयबाट प्राप्त उल्लेखित विवरणको आधारमा आयोगको सम्बन्धित अञ्चल कार्यालय, क्षेत्रीय निर्देशनालय तथा दरखास्त व्यवस्थापन केन्द्रले उक्त विवरण कम्प्युटरबाट प्रविष्टि गरी विवरण अद्यावधिक गर्ने र सो कार्यका लागि सम्बन्धित हुलाक कार्यालयसँग दोहोरो समन्वय कायम गर्ने। आवश्यकता अनुसार आयोगका कार्यालयहरुबाट यस विषयमा सम्बन्धित हुलाक कार्यालयहरुलाई परिपत्र समेत गर्ने।